

बुक विलिडङ्ग निर्देशिका, २०७७

प्रस्तावना: संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्य बजारले नै निर्धारण गर्न तथा मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने व्यवस्था गर्न वाञ्छनीय भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (संशोधन सहित) को नियम २५ ग को प्रयोजनको लागि नेपाल धितोपत्र बोर्डले यो निर्देशिका बनाएको छ ।

परिच्छेद -१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ :** (१) यस निर्देशिकाको नाम “बुक विलिडङ्ग सम्बन्धी निर्देशिका, २०७७” रहेको छ ।
(२) यो निर्देशिका बोर्डले तोकेको मितिदेखि प्रारम्भ हुनेछ ।
२. **परिभाषा :** बिषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,-
 - (क) “ऐन” भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ सम्भन्नु पर्छ ।
 - (ख) “कट अफ मूल्य” भन्नाले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत् निष्काशित सम्पूर्ण धितोपत्र बिक्री हुँदा कायम हुन आउने बोलकबोल मूल्य सम्भन्नु पर्छ ।
 - (ग) “धितोपत्र बजार” भन्नाले धितोपत्र खरिदकर्ता र बिक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्र खरिद, बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार, स्थान वा सुविधा सम्भन्नु पर्छ ।
 - (घ) “नियमावली” भन्नाले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (संशोधन सहित) सम्भन्नु पर्छ ।
 - (ङ) “निष्काशन तथा बिक्री प्रबन्धक” भन्नाले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम १६ को खण्ड (क) बमोजिमको कार्य गर्न अनुमति प्राप्त धितोपत्र व्यवसायी सम्भन्नु पर्छ ।
 - (च) “बुक विलिडङ्ग विधि” भन्नाले संगठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया सम्भन्नु पर्छ ।

(छ) “योग्य संस्थागत लगानीकर्ता” भन्नाले नियमावलीको नियम २५ग को उपनियम (५) बमोजिम बोर्डबाट स्वीकृति प्राप्त संस्था सम्भन्नु पर्छ ।

(ज) “विवरणपत्र” भन्नाले संगठित संस्थाले धितोपत्रको सार्वजनिक निष्काशन गर्नु अघि ऐनको दफा ३० बमोजिम प्रकाशन गर्नु पर्ने विवरणपत्र सम्भन्नु पर्छ ।

परिच्छेद- २

योग्य संस्थागत लगानीकर्ताले स्वीकृति लिने सम्बन्धी व्यवस्था

३. योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने : (१) नियमावलीको नियम २५ग को उपनियम (५) का अतिरिक्त देहायका संस्थाले बोर्डबाट स्वीकृति लिई योग्य संस्थागत लगानीकर्ताको रुपमा बुक बिलिडिङ्ग विधि मार्फत् निष्काशित धितोपत्र खरिद गर्न सक्नेछन्:

(क) धितोपत्र व्यापारी,

(ख) धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनी ।

(२) उपदफा (१)(ख) बमोजिमको संस्थाको नेटवर्थ न्यूनतम रु.१० करोड हुनुपर्नेछ ।

४. योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृतिका लागि निवेदन दिनुपर्ने : (१) यस निर्देशिका बमोजिम बुक बिलिडिङ्ग विधि मार्फत् निष्काशित धितोपत्र खरिद गर्न चाहनेले योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति पाउन अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दस्तुर वापत रु. १०,०००/- सहित बोर्डसमक्ष निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त निवेदनको जाँचबुझ गरी बोर्डले अनुसूची-२ बमोजिमको ढाँचामा योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गर्नेछ ।

परिच्छेद- ३

निष्काशन मूल्य सीमा निर्धारण सम्बन्धी व्यवस्था

५. सम्भौता गर्नुपर्ने : (१) बुक बिलिडिङ्ग विधि अनुसार धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थाले यस विधि अनुरूप गर्नुपर्ने कार्य सम्पन्न गर्ने प्रयोजनका लागि बोर्डबाट अनुमतिपत्र प्राप्त निष्काशन तथा बिक्री प्रबन्धकसँग सम्भौता गर्नुपर्नेछ ।

(२) संगठित संस्थाले स्वचालित विद्युतीय प्रणालीमार्फत् बुक बिलिडिङ्ग सम्बन्धी कार्य संचालन गर्ने सम्बन्धमा धितोपत्र बजारसँग सम्भौता गर्नुपर्नेछ ।

(३) उपदफा (१) बमोजिम गरिने सम्झौतामा कुनै कुरा संलग्न गर्नु पर्ने गरी बोर्डले तोकिएकोमा सो समेत उक्त सम्झौतामा संलग्न गर्नुपर्नेछ ।

६. **प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्ने :** (१) बुक विल्डिङ विधि अनुसार धितोपत्र निष्काशन गर्नका लागि संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्शमा प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्नेछ । उक्त विवरणपत्रको मुखपृष्ठमा “बुक विल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई गरिने धितोपत्र निष्काशनसम्बन्धी विवरणपत्र” भन्ने उल्लेख गर्नुपर्नेछ ।

(२) प्रारम्भिक विवरणपत्रमा देहायको विवरण उल्लेख गर्नुपर्दछ:

(क) नियमावलीको अनुसूची ५ बमोजिमको विवरण

(ख) निष्काशन गरिने धितोपत्रको संख्या

(ग) धितोपत्रको अनुमानित मूल्य

(घ) मूल्यांकनको आधार र औचित्य ।

७. **छलफल कार्यक्रम संचालन गर्नुपर्ने :** (१) संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको सहभागितामा दफा ५ बमोजिम तयार गरिएको प्रारम्भिक विवरणपत्र उपर योग्य संस्थागत लगानीकर्ताहरूलाई सहभागी गराई छलफल कार्यक्रम संचालन गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम संचालन गरिने छलफल कार्यक्रमका लागि कार्यक्रम संचालन गरिने समय र स्थान तोकी कम्तिमा सात दिन अगाडि योग्य संस्थागत लगानीकर्ताहरूलाई लिखित रुपमा वा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी जानकारी गराउनुपर्नेछ ।

(३) निष्काशन तथा बिक्री प्रबन्धक र संगठित संस्थाले छलफल कार्यक्रम संचालन गरिने मितिभन्दा कम्तिमा सात दिन अगावै प्रारम्भिक विवरणपत्र वेबसाइटमा राख्नु पर्नेछ ।

(४) संगठित संस्थाले छलफल कार्यक्रममा उक्त संस्थाको पछिल्लो तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण उपलब्ध गराउनुपर्नेछ ।

८. **आशय मूल्य प्राप्त गर्नुपर्ने :** (१) संगठित संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग निजले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सो को मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग गर्नुपर्नेछ ।

(२) योग्य संस्थागत लगानीकर्ताले छलफल कार्यक्रम समाप्त भएको पाँच कार्य दिन भित्र लिखित रूपमा खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा आफ्नो सुझाव दिन सक्नेछ ।

(३) संगठित संस्थाले खरिद आशय मूल्य लिदा योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सम्पूर्ण धितोपत्र बिक्री हुने गरी कम्तिमा १० योग्य संस्थागत लगानीकर्ताबाट आशय पत्र प्राप्त गर्नुपर्नेछ ।

(४) उपदफा (३) बमोजिमको आशय पत्रहरु प्राप्त हुन नसकेमा संगठित संस्थाले अनुमानित मूल्य पुनरावलोकन गरी पुनः आशय मूल्य प्राप्त गर्न सक्नेछ ।

(५) आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य दफा ९ बमोजिमको मूल्य सीमा भित्र परेमा वा सोभन्दा बढी भएमा यस निर्देशिका बमोजिम संचालन हुने बोलकबोल प्रक्रियामा अनिवार्य रूपमा सहभागिता जनाउनुपर्नेछ ।

९. धितोपत्रको मूल्य सीमा निर्धारण गर्नुपर्ने : (१) संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको आधार मूल्य तय भएपश्चात् धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

(३) धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउदा हुने मूल्य कायम गर्नुपर्नेछ ।

१०. बोर्डमा धितोपत्र दर्ता गराउन तथा बुक बिल्डिङ्ग विधिबाट निष्काशन गर्न स्वीकृतिका लागि निवेदन दिनुपर्ने : (१) संगठित संस्थाले आफ्नो सम्पूर्ण धितोपत्र दर्ता गराउन तथा बुक बिल्डिङ्ग विधिबाट निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धक मार्फत् धितोपत्रको बिक्री मूल्य सीमा समेत उल्लेख भएको विवरणपत्र तयार गरी स्वीकृतिका लागि बोर्डसमक्ष निवेदन दिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम पेश भएको निवेदन र अन्य कागजातको अध्ययन गरी उपयुक्त देखिएमा उक्त धितोपत्र दर्ता गरी बुक बिल्डिङ्ग विधिबाट निष्काशन गर्न तयार पारेको विवरणपत्र प्रकाशन गर्न बोर्डले स्वीकृति प्रदान गर्न सक्नेछ ।

परिच्छेद- ४

धितोपत्र निष्काशन र मूल्य निर्धारण

११. **बोलकबोल गर्नुपर्ने:** (१) दफा ८ को उपदफा (२) बमोजिम विवरणपत्र प्रकाशन गर्न बोर्डबाट स्वीकृति प्राप्त भएको बढीमा १० कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रवन्धकले योग्य संस्थागत लगानीकर्ताहरुलाई बोलकबोलमा सहभागी हुन आव्हानपत्र प्रकाशन गर्नुपर्नेछ ।

(२) आव्हानपत्र प्रकाशन भएको सात कार्य दिन पछि बोलकबोलमा भाग लिन सक्ने व्यवस्था गर्नुपर्नेछ ।

(३) बोलकबोल शुरु भएको चार कार्य दिनसम्म खुला राख्नुपर्नेछ र आवश्यक भएमा बोर्डको स्वीकृति लिई बोलकबोलको समयावधि थप गर्न सकिनेछ ।

(४) योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्दा बिक्री मूल्य सीमाभित्र आफूले लिन चाहेको धितोपत्रका लागि आवेदन पेश गर्नुपर्नेछ ।

(५) आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले बोलकबोलका लागि आवेदन गर्दा आशय मूल्य पेश गर्दा उल्लेख गरिएको धितोपत्र संख्या र मूल्यभन्दा कम हुने गरी बोलकबोल गर्न पाइनेछैन ।

(६) कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न पाइने छैन ।

(७) संगठित संस्थासँग कुनै स्वार्थ बाझिने भएमा योग्य संस्थागत लगानीकर्ता बोलकबोल प्रक्रियामा सहभागी हुन पाउने छैन ।

(८) योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्दछ ।

१२. **स्वचालित विद्युतीय प्रणाली संचालन :** (१) धितोपत्र बजारले यस निर्देशिका बमोजिम स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणाली संचालन गर्नुपर्नेछ ।

(२) धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तालाई उपदफा (१) बमोजिमको स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणालीको युजर आइडि र पासवर्ड प्रदान गर्नुपर्नेछ ।

(३) धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तासँग स्वचालित विद्युतीय बोल कबोल (विडिङ्ग) प्रणालीको युजर आइडि र पासवर्डका लागि निवेदन दस्तुर वापत रु. १०,०००।- (अक्षेरूपी दश हजार मात्र) र वार्षिक नविकरण शुल्क रु. ५,०००।- (अक्षेरूपी पाँच हजार मात्र) सम्म लिन सक्नेछ ।

(४) धितोपत्र बजारले संगठित संस्थालाई विद्युतीय बोलकबोल प्रणाली संचालन गरिदिनेवापत योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको धितोपत्रको अंकित मूल्यको ०.१ प्रतिशत वा न्यूनतम रु. २,००,०००। - (अक्षेरूपी दुई लाख मात्र) सम्म शुल्क लिन सक्नेछ ।

१३. कट अफ मूल्य निर्धारण गर्नुपर्ने: (१) आवेदन दिने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रूपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको अनुसूची-३ बमोजिमको नमूना बमोजिम कट अफ मूल्य निर्धारण गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम कट अफ मूल्य निर्धारण गरेपछि कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्नेछ ।

(३) कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रूपमा बाँडफाँट गर्नुपर्नेछ ।

(४) योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्य कट अफ मूल्य भन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन ।

(५) बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्नेछ ।

परिच्छेद- ५

सर्वसाधारणलाई धितोपत्र जारी गर्ने सम्बन्धी व्यवस्था

१४. धितोपत्रको निष्काशन मूल्य: सर्वसाधारणलाई धितोपत्र जारी गर्दा दफा १३ बमोजिम निर्धारण भएको कट अफ मूल्यमा १० प्रतिशत छुट दिई निष्काशन गर्नुपर्नेछ ।

१५. सार्वजनिक निष्काशनका लागि बोर्डमा विवरणपत्र पेश गर्नुपर्ने: (१) संगठित संस्थाले योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाडफाँट सम्पन्न गरेको सात कार्य दिन भित्र बोर्डमा संशोधित विवरणपत्र स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।

(२) उपदफा (१) बमोजिमको विवरणपत्रमा कट अफ मूल्य, धितोपत्र बाडफाँट भएका योग्य संस्थागत लगानीकर्ताको नामावली, बाडफाँट भएको धितोपत्रको संख्या तथा दफा ८ बमोजिम स्वीकृत भएको विवरणपत्रमा संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय समेत उल्लेख भएको हुनुपर्नेछ ।

(३) उपदफा (१) बमोजिमको निवेदनसाथ प्राप्त विवरणपत्रमा उल्लेखित विषय वा तथ्यहरुको प्रस्तुतीबाट बोर्ड सन्तुष्ट भएमा सात कार्य दिनभित्र त्यस्तो विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्नेछ ।

(४) संगठित संस्थाले उपदफा (३) बमोजिम बोर्डबाट विवरणपत्र स्वीकृत भएको सात कार्य दिनभित्र आह्वानपत्र प्रकाशन गरिसक्नुपर्नेछ ।

(५) संगठित संस्थाले धितोपत्र विक्री खुला गरिने दिनभन्दा सात कार्य दिन अगावै सार्वजनिक जानकारीका लागि आह्वानपत्र प्रकाशन गर्नुपर्नेछ ।

१६. **निष्काशन, खरिद तथा बाडफाँट सम्बन्धी व्यवस्था:** (१) सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्नेछ ।

(२) संगठित संस्थाले धितोपत्र बाडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ता पाउने गरी बाडफाँट गर्नुपर्नेछ ।

सर्वसाधारणमा धितोपत्र निष्काशन, खरिद तथा बाडफाँट सम्बन्धी अन्य व्यवस्था धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३, धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ र धितोपत्रको सार्वजनिक निष्काशनको केन्द्रीकृत विद्युतीय सेवा संचालन निर्देशिका, २०७४ बमोजिम हुनेछ ।

परिच्छेद- ५

विविध

१७. **धितोपत्रको प्रत्याभूति (अण्डरराइटिङ्ग) गराउनु पर्ने :** (१) बुक विलिडिङ्ग विधि अनुसार धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थाले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिने धितोपत्र बाहेक सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिने धितोपत्रको प्रत्याभूति (अण्डरराइटिङ्ग) गराउनुपर्नेछ ।

(२) योग्य संस्थागत लगानीकर्ताको रुपमा आवेदन दिई धितोपत्र बाँडफाँटमा परेका प्रत्याभूतिकर्ताले समेत प्रत्याभूति गर्न सक्नेछन् ।

(३) प्रत्याभूति गरिने धितोपत्रको न्यूनतम पाँच प्रतिशत धितोपत्र सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्धकले प्रत्याभूति गर्नुपर्नेछ ।

१८. सिलबन्दी मार्फत् बोलकबोल गर्न सकिने : यस निर्देशिकामा जुनसुकै कुरा लेखिएको भएतापनि स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउञ्जेल संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत् धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछ ।
१९. बाधा अड्काउ फुकाउन सक्ने : यस निर्देशिकामा लेखिएका कुराहरु कार्यान्वयन गर्ने शिलशिलामा कुनै कठिनाई पर्न आएमा वा कुनै अस्पष्टता भएमा वा द्विविधाजनक देखिएमा बोर्ड अध्यक्षले सो को बाधा अड्काउ फुकाउन सक्नेछ ।
२०. निर्देशिकाको पालना नभए कारवाही हुने : यस निर्देशिकाको विधि, प्रक्रिया पूरा नगरेमा वा पूर्ण पालना नगरेमा ऐन बमोजिम बोर्डले कारवाही गर्नेछ ।

अनुसूची-१

(दफा ४ को उपदफा (१) सँग सम्बन्धित)

योग्य संस्थागत लगानीकर्ताको स्वीकृतिका लागि दिने निवेदनको ढाँचा

मिति:.....

श्री नेपाल धितोपत्र बोर्ड ।

.....

विषय: योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउँ ।

सार्वजनिक निष्काशनमा बुक विलिडङ्ग सम्बन्धी निर्देशिका, २०७७ को दफा बमोजिम बुक विलिडङ्ग विधि मार्फत निष्काशित धितोपत्र खरिद प्रक्रियामा सहभागी हुन सक्ने गरी यस संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न स्वीकृति पाउनको लागि यो निवेदन पेश गरिएको छ ।

नाम :

दस्तखत:

पद:

छाप:

संलग्न कागजातहरू:

१. प्रबन्धपत्र तथा नियमावली
२. लेखापरिक्षण भएको पछिल्लो वित्तीय विवरण
३. योग्य संस्थागत लगानीकर्ताको स्वीकृति लिने सम्बन्धमा सञ्चालक समितिको निर्णयको प्रमाणित प्रतिलिपि
४. कर चुक्ता प्रमाणपत्र वा आयकर बुझाएको निस्सा ।

अनुसूची-२
(दफा ४ को उपदफा (२) सँग सम्बन्धित)

योग्य संस्थागत लगानीकर्ताको स्वीकृति दिने ढाँचा

श्री

विषय: योग्य संस्थागत लगानीकर्ताको स्वीकृति प्रदान गरिएको बारे ।

तहाँबाट पेश भएको निवेदन उपर कारवाही हुदाँ सार्वजनिक निष्काशनमा बुक विलिडङ्ग सम्बन्धी निर्देशिका, २०७७ को दफा बमोजिम बुक विलिडङ्ग विधि मार्फत निष्काशित धितोपत्र खरिद प्रक्रियामा सहभागी हुन सक्ने गरी त्यस संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्न स्वीकृति प्रदान गरिएको छ ।

अधिकृत दस्तखत:

नाम:

पद:

मिति:

अनुसूची-३
(दफा १३ को उपदफा (१) सँग सम्बन्धित)

कट अफ मूल्य निर्धारण सम्बन्धी ढाँचा

१. योग्य संस्थागत लगानीकर्ताका लागि निष्काशित शेयर संख्या १०,००,००० कित्ता रहेको र बोलकबोल मार्फत आवेदनको अवस्था देहाय अनुसार भएमा बुँदा नं. २ अनुसार कट अफ मूल्य निर्धारण गर्नुपर्नेछ ।

क्र.सं.	बोलकबोल गर्ने योग्य संस्थागत लगानीकर्ताको संख्या	बोलकबोल रकम (रु.)	जम्मा बोलकबोल शेयर संख्या	बाँडफाँट हुने शेयर (पूर्ण योग)
१	३	२५०	५०,०००	५०,०००
२	७	२४५	१,५०,०००	२,००,०००
३	१०	२३५	२,००,०००	४,००,०००
४	१७	२३०	२,५०,०००	६,५०,०००
५	१५	२२८	२,७५,०००	९,२५,०००
६	२१	२२५	५,००,०००	१०,००,००० (७५,००० कित्ता २१ आवेदकहरुलाई समानुपातिक रूपमा बाँडफाँट हुने)
७	१५	२२०	३,००,०००	
८	२०	२१८	३,५०,०००	
९	२०	२१५	२,८५,०००	
१०	१०	२१२	१,५०,०००	
जम्मा	१३८		२५,१०,०००	

२. रु. २५० देखि रु. २२५ सम्म आवेदन दिने योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गर्दा निष्काशित शेयर पूर्ण रूपमा विक्री हुने भएकोले कट अफ मूल्य रु. २२५ हुनेछ ।